

COVID-19 सम्बन्धी जानकारीमूलक सामग्री

खोप लगाउन जाँदा आफूसँग बोक्नुपर्ने मान्य परिचयपत्रका किसिम

तपाईं ओहायो राज्यमा [COVID-19 को खोप लगाउन योग्य भइसकेपछि](#) र [खोप लगाउन अपोइन्टमेन्ट लिएको स्थानमा वा क्लिनिकमा जाने तयारी गर्दै हुनुहुन्छ भने](#) आफूसँगै मान्य परिचयपत्र बोक्न नबिर्सनुहोला ।

खोप प्रदायकलाई तपाईंको **परिचय, नाम तथा उमेर** रुजू गर्न तपाईंको परिचयपत्र आवश्यक पर्छ । तपाईंले नागरिकताको प्रमाणपत्र वा बसोबासको स्थिति खुलाउने कागजात देखाउनुपर्दैन । तपाईंको परिचयपत्रको म्याद सकिसकेको छ वा उक्त परिचयपत्र अर्को राज्य वा देशको हो भने पनि तपाईंको परिचयपत्र स्वीकार गरिनेछ ।

यदि तपाईं आफ्नो रोजगारका आधारमा खोप लगाउन योग्य हुनुहुन्छ भने (उदाहरणका लागि, K-12 सम्मको स्कुलमा कार्यरत कर्मचारी वा स्वास्थ्य स्याहार कर्मचारी) भने ओहायो राज्यले योग्यताको प्रमाणका रूपमा थप कुनै पनि कागजात माग्दैन; यद्यपि, योग्यता मूल्याङ्कन गर्नका लागि सेवा प्रदायकहरूले स्क्रिनिङ तथा निगरानीसम्बन्धी आफ्नै कार्यविधिहरू बनाउन सक्नेछन् ।

आफ्नो अपोइन्टमेन्टमा जानुअघि, हामी तपाईंलाई आफ्नो खोप प्रदायकसँग सम्पर्क गरी आफ्नो अपोइन्टमेन्टका लागि चाहिने कागजात के-के हुन् भन्ने कुरा बुझ्न सिफारिस गर्छौं । खोप लगाउन जाँदा आफूसँग बोक्नुपर्ने मान्य परिचयपत्रका किसिम यस प्रकार छन्:

- चालक अनुमतिपत्र वा कुनै पनि फोटोसहितको परिचयपत्र (कागजातको म्याद अवधि वा उक्त कागजात जारी भएको ठाउँले केही फरक पार्ने छैन) ।
- सक्रिय/सेवानिवृत्त सैनिक परिचयपत्र ।
- चिकित्सकको कथन (खोपको रेकर्डसहित) ।
- जनगणनाका रेकर्डहरू ।
- धर्म सन्तान ग्रहण (Adoption) सम्बन्धी रेकर्डहरू ।
- अङ्गीकरण (Naturalization) को प्रमाणपत्र ।
- जन्मदर्ताको प्रमाणपत्र: जन्मसम्बन्धी रेकर्ड (सक्कल वा प्रमाणित प्रति) ।
- कन्सुलेटको परिचयपत्र वा मार्टिकुला कन्सुलर ।
- पासपोर्ट वा पासपोर्ट कार्ड ।
- नागरिकताको प्रमाणपत्र ।
- स्थायी बासिन्दा कार्ड ।
- अङ्गीकरण/नागरिकता प्रतिस्थापनका लागि आवेदन ।
- डिमार्टमेन्ट अफ स्टेटका फारामहरू ।
 - सैन्य सेवासम्बन्धी रेकर्डहरू (DD-214)
 - अमेरिकी नागरिक विदेशमा जन्मेको प्रमाणपत्र (FS-545)
 - अमेरिकी नागरिक विदेशमा जन्मेको रिपोर्टको प्रमाणपत्र (DS-1350)
 - अमेरिकी नागरिक विदेशमा जन्मेको कन्सुलर रिपोर्ट (FS-240)
 - रोजगार अनुमतिपत्र (I-766/EAD)
 - यातायात पत्र (I-797F)

फेब्रुअरी 26, 2021 मा तयार पारिएको ।

थप जानकारीका लागि यहाँ जानुहोस्: coronavirus.ohio.gov

COVID-19 का सन्दर्भमा तपाईंसँग भएका प्रश्नहरूको जवाफ प्राप्त गर्न 1-833-4-ASK-ODH (1-833-427-5634) मा फोन गर्नुहोस् ।

तपाईंको मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण हुन्छ । यदि तपाईं वा तपाईंको कुनै प्रियजन कोरोना भाइरस महामारीका कारणले चिन्तित हुनुहुन्छ वा आत्तिनुभएको छ भने मद्दत हप्ताको सातै दिन, दिनको चौबीसै घण्टा उपलब्ध रहेको छ ।

COVID-19 CareLine लाई 1-800-720-9616 मा फोन गर्नुहोस् ।